

बकैया गाउँकार्यपालिकाको मिति २०७५।२।५ गतेको बैठकका प्रस्ताव एवं निर्णयहरू

१. छात्रवृत्ति वितरण सम्बन्धमा :-

बकैया गाउँकार्यपालिकाको मिति २०७४ पौष ५ गतेको छात्रवृत्ति वितरण गर्ने सम्बन्धि निर्णय बमोजिम मिति २०७४ पौष ८ को बकैया गाउँपालिकाको सामाजिक विकास समितिको बैठकले तोकेको मापदण्डलाई आधार मानी सो समितिले छात्रवृत्तिका लागि पर्न आएका निवेदन उपर कारवाहि गरि समितिको मिति २०७५ जेठ ३ गतेको बैठकले छनौट गरी सिफारिस गरेको कुल ३५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई समितिले सिफारिस गरे बमोजिम नगद छात्रवृत्ति वितरण गर्ने निर्णय गरियो ।

२. वडा कार्यालयलाई ईन्धन सुविधा सम्बन्धमा :-

बकैया गाउँपालिकाका वडा कार्यालयहरूलाई गाउँपालिकाले कुपन मार्फत प्रति वडा मासिक बढिमा २० लिटर इन्धन (पेट्रोल) उपलब्ध गराउने निर्णय गरियो । साथै कुपन बुझ्ने सम्बन्धित वडा कार्यालयले सवारीको लगबुक अनिवार्य रुपमा गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने गरि निर्णय गरियो ।

३. सेवा करारमा कर्मचारी व्यवस्थापन कार्यविधि सम्बन्धमा :-

बकैया गाउँपालिकामा प्राविधिक कर्मचारी करारमा व्यवस्थापन गर्न 'बकैया गाउँपालिकाको सेवा करारमा कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५' लाई पारित गर्ने निर्णय गरियो ।

४. धरान चतरा सडक क्षेत्रका तार पोल सम्बन्धमा :-

निर्माणाधिन 'धरान चतरा गाईघाट सिन्धुली सडक' निर्माणको क्रममा बकैया गाउँपालिका क्षेत्रभित्र निकालिएका/निकालिने पुराना तार र पोल गाउँपालिका क्षेत्र भित्र नै प्रयोग हुने गरी गाउँपालिकालाई नै जिम्मा दिन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरियो ।

५. क्षतिपुर्ती सम्बन्धमा :-

निर्माणाधिन 'धरान चतरा गाईघाट सिन्धुली सडक'को क्षेत्रभित्र नपरेका तर सडक विस्तार तथा निर्माणको क्रममा क्षति पुगेका बकैया गाउँपालिका भित्रका घर/घरधनीलाई क्षतिपुर्ती उपलब्ध गराउन गाउँपालिकाको तर्फबाट श्री धरान चतरा गाईघाट सिन्धुली हेटौँडा सडक आयोजना, हेटौँडा, मकवानपुरलाई अनुरोध गर्ने निर्णय गरियो ।

६. सामुदायिक वनको लिलाम काठको सूचना सम्बन्धमा :-

यस बकैया गाउँपालिका भित्र रहेका सामुदायिक वनहरुले आफूले लिलाम गर्ने काठको सूचना साविकमा गाउँकार्यपालिकाको कार्यालयमा जानकारीको लागि तथा सूचना टाँसको लागि पठाउने गरेकोमा अब उप्रान्त त्यस्ता प्रकृतीका सूचना सम्बन्धीत वडा कार्यालयमा समेत पठाउन अनुरोध गरी सामुदायिक वन उपभोक्ता समूहहरुलाई पत्राचार गर्ने गरि निर्णय गरियो ।

७. वडा नं ४ को योजना संशोधन सम्बन्धमा :-

बकैया गाउँपालिकाको गाउँसभाबाट विनियोजन भएको बकैया गाउँपालिका वडा नं ४ कार्यालय अन्तर्गत संचालन हुने 'वडा कार्यालय फर्निचर तथा व्यवस्थापन' शिर्षकमा रहेको कुल २ लाख ५० हजार रकम मध्ये रु १ लाख रकम महेन्द्र मावी छतिवनमा अंग्रेजी माध्यममा पठनपाठनको लागि पाठ्यपुस्तक खरिद गर्न विनियोजन गर्ने गरी वडा नं ४ को वडा समितिको निर्णयसाथ सिफारिस प्राप्त भएकोले सोहि बमोजिम योजना संशोधन गर्ने गरी निर्णय गरियो ।

८. सार्वजनिक जग्गा संरक्षण सम्बन्धमा :-

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ ले गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गा संरक्षणको कार्य गाउँपालिकाको काम भित्र राखेकोले बकैया गाउँपालिका भित्रका सार्वजनिक जग्गाहरुको अतिक्रमण रोक्न सार्वजनिक सूचना प्रकाशन प्रसारण गर्ने गरी निर्णय गरियो ।

९. कृषि प्रसार कार्यक्रमको शिर्षक परिवर्तन सम्बन्धमा :-

बकैया गाउँपालिकाको चालु आर्थिक वर्षको 'कृषि प्रसार कार्यक्रम' अन्तर्गतको स्विकृत वार्षिक कार्यक्रममा क्र सं २.४ मा रहेको निम्नानुसारको कार्यक्रम शिर्षकलाई तपशिल बमोजिम परिवर्तन गर्ने निर्णय गरियो ।

साविकको शिर्षक

| क्र सं | शिर्षकको नाम | रकम |
|--------|---|-------|
| १ | कार्यक्रमबारे सरोकारवाला बिच अन्तरक्रिया गोष्ठी | ४०००० |

परिवर्तित शिर्षक

| क्र सं | शिर्षकको नाम | रकम |
|--------|--|-------|
| १ | उन्नत धान बिउमा २५% अनुदान (सावित्री र मकवानपुर-१) | ४०००० |

१०. पशु विकास सेवा कार्यक्रमको शिर्षक परिवर्तन सम्बन्धमा :-

बकैया गाउँपालिकाको चालु आर्थिक वर्षको 'पशु विकास सेवा कार्यक्रम' अन्तर्गतको स्विकृत वार्षिक कार्यक्रममा क्र सं २ ३ र ८ मा रहेका निम्नानुसारको कार्यक्रम शिर्षकको रकम लाई क्र सं १३ को 'खुवा बनाउने औजार उपकरण' कार्यक्रममा थप गर्ने गरी निर्णय गरियो।

साविकको शिर्षक

| क्र सं | शिर्षकको नाम | रकम |
|--------|--|-------|
| १ | नश्ल सुधार कार्यक्रम(गाईमा कृत्रिम गर्भाधान) | ५०००० |
| २ | नश्ल सुधार कार्यक्रम(भैंसिमा कृत्रिम गर्भाधान) | १५००० |
| ३ | थुनेलो रोग नियन्त्रण कार्यक्रम | २५००० |
| | जम्मा रकम | ८५००० |

रकम थप भएको शिर्षक

| क्र सं | शिर्षकको नाम | साविकको बजेट | थप रकम | कायम भएको बजेट | कैफियत |
|--------|------------------------|--------------|--------|----------------|--------|
| १ | खुवा बनाउने औजार उपकरण | १००००० | ८५००० | १८५००० | |